



# अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७५।०६।१२ गते

## प्रेस विज्ञप्ति

**'सुशासन प्रवर्द्धन र विकास निर्माण कार्यमा सहजीकरण' सम्बन्धी अन्तरक्रिया सम्पन्न ।**

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेले कुनै पनि विकास निर्माणको काममा आयोग बाधक नभई साधक बन्न चाहेको उल्लेख गर्दै मुलुकमा सुशासन प्रवर्द्धन गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रमुख आयुक्त घिमिरेले शुक्रबार आयोगमा आयोजित सुशासन प्रवर्द्धन र विकास निर्माण कार्यमा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

उहाँले आयोगमा परेका उजुरीका बारेमा सामान्य सोधपुछ गर्दैमा आयोगलाई देखाएर सबै काम ठप्प गरेर बस्ने प्रवृत्ति ठीक नभएको भन्दै तर आयोग कुनै पनि ठाउँमा रहरले नभई बाध्यताले प्रवेश गरेको छ, कुनै पनि काम व्यक्तिको प्रभावमा नभई प्रणालीको आधारमा होस् भन्ने हाम्रो चाहना छ भन्नुभयो ।

आयोगले कुनै आग्रह पूर्वाग्रह नराखी स्थापित मूल्य मान्यताका आधारमा कार्य गर्ने र गर्दै आएको स्पष्ट पाउँ प्रमुख आयुक्त घिमिरेले तर तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी उम्किन खोज्ने प्रवृत्ति सैह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले निर्धारित समय सीमाभित्र विकास निर्माणका कार्यहरू सम्पन्न होऊन् र तिनमा गुणस्तरीयता रहोस् भन्ने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न सम्बद्ध सबै निकाय गम्भीर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

स्थानीय तहमा संक्रमणकालका नाउँमा भ्रष्टाचार र अनियमितता बढिरहेको तर्फ संकेत गर्दै यसलाई आयोगले टुलुटुलु हेरेर बस्दैन भन्दै प्रमुख आयुक्त घिमिरेले स्थानीय तहमा हुने विकास निर्माणका काममा पारदर्शिता हुनुपर्दछ भन्नुभयो । उहाँले ठेक्कापट्टा प्रक्रिया व्यवस्थित नहुँदा पनि अनियमितता र भ्रष्टाचारले प्रश्रय पाउने गरेको छ भन्दै सार्वजनिक खरिदको विषय नीतिगत निर्णयको विषय हुन सक्दैन र यसमा आयोग सचेत छ भन्नुभयो ।

सदाचार नीतिका आधारमा काम गर्ने परिपाटीको विकास भएमा नै देशमा सुशासन कायम रहने उल्लेख गर्दै उहाँले अनियमितता र भ्रष्टाचारका विषयमा विशेष गरेर नापी, मालपोत कार्यालय, यातायात कार्यालय र वैदेशिक विभागका विषयमा बढी उजुरी आउने गरेकोले त्यस कार्यउपर आयोगको विशेष निगरानी रहने कुरा व्यक्त गर्नुभयो ।

उहाँले सरकारको Construction Business मा थुप्रै विकृति र विसंगति रहेकोले त्यसमा सुधारका लागि आयोगले विशेष कार्ययोजना तयार गरेको र सो को कार्यान्वयनका लागि छिट्टै सम्बन्धित निकायमा पठाइने कुरा उपस्थित पदाधिकारीलाई जानकारी दिनुभयो । साथै सार्वजनिक निकायमा हुने सेवा प्रवाहको कार्यलाई थप व्यवस्थित बनाउन गर्नुपर्ने कार्यविधि लगायत प्रक्रियागत सुधारका लागि आवश्यक सहजीकरण गर्न माननीय आयुक्तज्यूको अध्यक्षतामा एक समिति गठन भएको र उक्त समितिले छिट्टै काम सुरु गर्ने कुरा समेत उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी उहाँले आयोगका हरेक काम कारबाही सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिलक्ष्य प्राप्तिका लागि सहयोगी हुने, कुनै पनि काम कारबाही कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष ढंगबाट र उपलब्ध तथ्य र प्रभावका आधारमा गरिने हुँदा आयोगको यस कार्यमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न नेपाल सरकारका मुख्य सचिव मार्फत सम्पूर्ण सचिव लगायत उच्चपदस्थ अधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा माननीय आयुक्तहरू डा. गणेशराज जोशी, श्री राजनारायण पाठक र डा. सावित्री थापा गुरुडले सुशासन प्रवर्द्धनका लागि विकास निर्माणका काममा ढिलासुस्ती नगरी पारदर्शी ढंगबाट काम गर्ने वातावरणका लागि कर्मचारीतन्त्रबाट पनि सतर्कतापूर्वक काम हुनुपर्ने बताउनुभयो । उहाँहरूले जनप्रतिनिधिहरूलाई मात्र दोष लगाएर नपुग्ने बताउँदै समाजको धमिराको रूपमा रहेको भ्रष्टाचार अन्त्य आजको प्रमुख आवश्यकता हो भन्नुभयो ।

नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी लगायत विभिन्न मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृतहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आयोगका सचिव श्री महेश्वर न्यौपानेले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि आयोग प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक रणनीतिका आधारमा काम गरिरहेको छ भन्नुभयो ।

सचिव न्यौपानेले अन्तरक्रिया कार्यक्रम देशमा सुशासन प्रवर्द्धन गर्ने कार्यमा सहयोगी रहने उल्लेख गर्दै आयोगको काममा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

(रामेश्वर दंगाल)  
सह-सचिव एवं प्रवक्ता